

मियागी प्रान्त,सेन्डाई सिटीमा आपतकालीन अवस्थाको घोषणा जारी गरिएको छ

अवधि : मार्च 18 तारिक बाट मे 5 तारिक

कोरोना भाइरस बिरुद्ध आपतकालीन रूपका उपायहरू अपनाउनुपर्ने क्षेत्रहरूका लागि अपिल

[अनुरोध अवधि] अप्रिल 5 तारिक~मे 5 तारिक

[लक्षित क्षेत्र] प्रान्त भित्रका सम्पूर्ण क्षेत्र

मियागी प्रान्त,सेन्डाई सिटीमा आपतकालीन अवस्था मे 5 तारिक सम्म थपियो

● मियागी प्रान्तका नागरिकहरूमा हार्दिक अपिल (प्रान्त भित्रका सम्पूर्ण क्षेत्र)

- अनावश्यक वा अत्यन्त जरुरि बाहेक बाहिर जाने, एक ठाउँ बाट अर्को ठाउँमा जाने कार्य नगरौं
- प्रान्त भन्दा बाहिर अनावश्यक वा अत्यन्त जरुरि बाहेक, जाने कार्य नगरौं
- बिशेष गरि भिडभाड हुने समयमा वा स्थानहरूमा, सकेसम्म जानको लागि रोकौं
- ठुलो संख्यामा यात्रा गर्न रोक्ने वा स्थगित गर्ने, परिवार, साथीभाई आदि सानो संख्याको यात्रामा पनि सावधानीपूर्वक सोचेर निर्णय गरौं
- व्यापार समय घटाउन अनुरोध गरिएको समय पछि, रेस्टुरेन्ट आदिमा अनावश्यक जाने आउने नगरौं (धारा 31 बुँदा 6 को अनुच्छेद २ को आधारमा)
- स्वागत र बिदाई कार्यक्रम, नयाँ कर्मचारी स्वागत कार्यक्रम, खाने-पिउने सहितको धन्यवाद ज्ञापन कार्यक्रम वा हानामी(साकुरा हेर्ने) कार्यक्रम आदिमा सक्केसम्म सहभागिता नहुने गरौं
- संक्रमण फैलिन रोकथाम गर्ने निर्देशिका पालना नगरेका रेस्टुरेन्टहरूको प्रयोग नगरौं
- मदिरा पिउनको लागि ठुलो संख्यामा भेलाभै लामोसमयसम्म अनावश्यक नबसौं र कुराकानीको बेलामा मास्क राम्रोसँग लगाउने तथा मदिरा नपिउदा पनि सावधानी अपनाउने गरौं
- रेस्टुरेन्टमा लागु गरिएको संक्रमण फैलिन रोकथामको उपायहरूलाइ पूर्णरूपमा सहयोग गरौं

नयाँ कोरोना भाइरस संक्रामण रोग फैलावट रोकथामको लागि व्यापार समय घटाउनको लागि सहयोगको अनुरोध तालिका

लक्षित क्षेत्र	सेन्डाई सिटीमा बिशेष कानूनको धारा 31 बुँदा 6 को आधारमा फैलावट रोकथाम आदि प्राथमिकताका उपायहरू	सेन्डाई सिटी बाहेक प्रान्तको सम्पूर्ण स्थानमा बिशेष कानूनको धारा 24 को बुँदा 9 को आधारमा अपिल
लक्षित अवधि	2021 साल अप्रिल 5 तारिक (सोमवार) बेलुका 8 बजे बाट 2021 साल मे 6 तारिक (बिहिबार) बिहान 5 बजे	2021 साल अप्रिल 5 तारिक (सोमवार) बेलुका 9 बजे बाट 2021 साल मे 6 तारिक (बिहिबार) बिहान 5 बजे
लक्षित सुविधा	खाद्य स्वच्छता ऐन अन्तर्गत सञ्चालन हुने रेस्टुरेन्टहरू ※केहि अपवादहरू पनि छन	खाद्य स्वच्छता ऐन अन्तर्गतका व्यापार अनुमतिपत्र प्राप्त गरेका निम्न लिखित व्यवसाय ① मनोरन्जन सहितको रेस्टुरेन्टहरू ② मदिरा बिक्री बितरण गर्ने रेस्टुरेन्ट (खारावोके आदि सहित)
अनुरोध बिबरण	बिहान 5 बजे बाट बेलुका 8 बजे सम्म समय घटाएको व्यापार (मदिराको बिक्री बितरण चाही बिहान 11 बजे बाट बेलुका 7 बजे सम्म) ग्राहकहरूको व्यवस्थापन आदि, मास्क लगाउन जानकारी गराउने, संक्रमण रोकथाम निर्देशन पालना नगर्ने ग्राहकलाई प्रवेशमा निषेध आदि	बिहान 5 बजे बाट बेलुका 9 बजे सम्मको समय घटाएको व्यापार
आदेश जरीवाना	उचित कारण बिना उक्त अनुरोधहरूको पालना गर्न असफल व्यवसायीहरूको लागि ➤ यस अपिल सम्बन्धि उपायहरू अपनाउन आदेश दिन सकदछ। ➤ यदि तपाइँले आदेश उलंघन गर्नुभयो भने, 2 लाख येन वा सोभन्दा कमको जरिवाना हुन सकदछ	-
अन्य	उपरोक्त, व्यापार समय वा पछि, रेस्टुरेन्टमा अनावश्यक रुपमा जाने आउने नगरौं, नगरबासिन्दा सँग अनुरोध	-